

FORWARD Community Microfinance Bittiya Sanstha Limited

Duhabi-3, Sunsari

Phone: 025-540018; Fax: 025-541483; email: info@forwardmfbank.com.np

Unaudited Financial Results (Quarterly)

As at 1st Quarter (30/06/2077) of the Fiscal Year 2077/2078

(Rs. in '000)

| S.N. | Particulars                                   | This Quarter Ending | Previous Quarter Ending | Corresponding Previous Year Quarter Ending |
|------|-----------------------------------------------|---------------------|-------------------------|--------------------------------------------|
| 1    | Total Capital & Liabilities (1.1 to 1.7)      | 14,860,462          | 13,285,740              | 11,858,540                                 |
| 1.1  | Paid-up Capital                               | 500,415             | 500,415                 | 377,672                                    |
| 1.2  | Reserves and Surplus                          | 1,013,701           | 924,274                 | 954,544                                    |
| 1.3  | Debenture and Bond                            |                     |                         |                                            |
| 1.4  | Borrowings                                    | 6,985,743           | 5,950,440               | 5,266,279                                  |
| 1.5  | Deposits (a+b)                                | 5,897,681           | 5,611,778               | 4,870,364                                  |
|      | a. Domestic Currency                          | 5,897,681           | 5,611,778               | 4,870,364                                  |
| 1.6  | Income Tax Liabilities                        | 38,326              | -                       | 169,713                                    |
| 1.7  | Other Liabilities                             | 424,595             | 298,833                 | 219,968                                    |
| 2    | Total Assets (2.1 to 2.7)                     | 14,730,663          | 13,285,740              | 11,858,540                                 |
| 2.1  | Cash & Bank Balance                           | 517,706             | 448,715                 | 587,478                                    |
| 2.2  | Money at call and short Notice                | 745,794             | 868,111                 | 875,442                                    |
| 2.3  | Investments                                   | 510,000             | 42,000                  | 2,000                                      |
| 2.4  | Loans & Advances (a+b+c+d+e+f)                | 12,749,291          | 11,675,797              | 10,116,592                                 |
| 0    | f. Others                                     | 12,749,291          | 11,675,797              | 10,116,592                                 |
| 2.5  | Fixed Assets                                  | 96,134              | 95,264                  | 97,770                                     |
| 2.6  | Non Banking Assets                            |                     |                         |                                            |
| 2.7  | Other Assets                                  | 111,738             | 155,854                 | 179,258                                    |
| 3    | Profit and Loss Account                       |                     |                         |                                            |
| 3.1  | Interest income                               | 535,216             | 1,795,072               | 465,419                                    |
| 3.2  | Interest Expense                              | 245,092             | 1,059,866               | 243,574                                    |
| A    | Net Interest Income (3.1-3.2)                 | 290,124             | 735,206                 | 221,845                                    |
| 3.3  | Fees Commission and Discount                  | -                   | -                       | -                                          |
| 3.4  | Other Operating Income                        | 87,074              | 195,937                 | 38,191                                     |
| B    | Total Operating Income (A+3.3+3.4+3.5)        | 377,198             | 931,142                 | 260,036                                    |
| 3.6  | Staff Expenses                                | 91,465              | 311,718                 | 89,216                                     |
| 3.7  | Other Operating Expenses                      | 21,875              | 86,784                  | 20,795                                     |
| C    | Operating profit Before Provision (B-3.6-3.7) | 263,858             | 532,641                 | 150,025                                    |
| 3.8  | Provision for Possible Loss                   | 123,330             | 138,152                 | 18,466                                     |
| D    | Operating profit (C-3.8)                      | 140,528             | 394,489                 | 131,559                                    |
| 3.9  | Non Operating Income/Expenses (Net)           |                     |                         |                                            |
| 3.10 | Write Back of Provision for Possible Loss     | -                   | 97                      | 97                                         |
| E    | Profit From Regular Activities (D+3.9+3.10)   | 140,528             | 394,586                 | 131,656                                    |
| 3.11 | Extraordinary Income/Expenses (Net)           |                     |                         |                                            |
| F    | Profit Before Bonus and Taxes (E+3.11)        | 140,528             | 394,586                 | 131,656                                    |
| 3.12 | Provision For Staff Bonus                     | 12,775              | 35,871                  | 11,969                                     |
| 3.13 | Provision For Tax                             | 38,326              | 107,614                 | 35,906                                     |
| G    | Net Profit/Loss (F-3.12 -3.13)                | 89,427              | 251,100                 | 83,781                                     |
| 4    | Ratios                                        |                     |                         |                                            |
| 4.1  | Capital Fund to RWA                           | 11.40%              | 11.54%                  | 13.10%                                     |
| 4.2  | Non Performing Loan (NPL) to Total Loan       | 2.71%               | 4.67%                   | 0.82%                                      |
| 4.3  | Total Loan Loss Provision to total NPL        | 48.13%              | 51.75%                  | 201.15%                                    |
| 4.4  | Cost of Funds                                 | 8.52%               | 10.01%                  | 11.05%                                     |
| 4.5  | CD Ratio (Calculated as per NRB Directives)   | 223.17%             | 213.21%                 | 211.20%                                    |

Note: 1. The figures are regrouped and rearranged wherever necessary.  
2. Figures may change subject to instructions if any from statutory/regulatory authorities.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) सँग सम्बन्धित)

आ.व. २०७७/७८ को पहिलो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण:

- क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धि विवरण : यस वित्तीय संस्थाको पहिलो त्रैमासिक नाफा-नोक्सान तथा बासलात सम्बन्धि विवरण यसै साथ प्रकाशित गरिएको छ ।  
ख) प्रमुख वित्तीय अनुपातहरू :

| प्रति शेयर आमदानी | प्रति शेयर नेटवर्थ | प्रति शेयर कुल सम्पतीको मूल्य | तरलता अनुपात | मूल्य आमदानी अनुपात |
|-------------------|--------------------|-------------------------------|--------------|---------------------|
| ७१.४८             | ३०२.५७             | २,९४३.६९                      | १९.७७%       | २१.५०               |

२. व्यवस्थापकिय विश्लेषण :

- क) त्रैमासिक अवधिमामा संस्थाको मौज्दात, आमदानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धि विवरण: त्रैमासिक अवधिको यस संस्थाको मौज्दात, आमदानी र तरलतामा गत त्रैमासभन्दा बृद्धि भएको भएतापनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को कारण स्थानिय स्तरका प्रभावित स्थानहरूमा हुने गरेको बन्दाबन्दीको कारणले श्रावण महिना पछि पनि नियमित कारोबार हुन नसक्दा कर्जाको साँवा तथा व्याज असुलीमा असर परेको छ । साथै कर्जाको व्याजदरमा ३ प्रतिशत कम गरिएको कारण अपेक्षा गरे अनुसार यस त्रैमासको आमदानी सन्तोषजनक बृद्धि हुन सकेन भने अपेक्षा अनुरूप कर्जा लगानी हुन नसक्दा तरलता बढी रहन गएको छ ।  
ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण : यस संस्थाले ३९ वटा जिल्लामा १४१ वटा शाखाहरू मार्फत २ लाख ५८ हजार ग्राहक सदस्यहरू माफि आफ्नो गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ । थप नयाँ क्षेत्रमा समेत नविनतम प्रविधिको प्रयोग गरी विश्वासनिय र दिगो सेवा प्रदान गर्न समय सापेक्ष सेवा तथा सुविधाहरूमा परिस्कृत गर्दै वित्तीय तथा गैह्र वित्तीय सेवा तथा सुविधा उपलब्ध गराउने कुरामा व्यवस्थापन प्रतिवद्ध छ ।  
ग) विगतको अनुभवबाट, संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धि विश्लेषणात्मक विवरण : विगतको अनुभवका आधारमा ग्राहकहरूमा दिईने सेवा सुविधामा सुधारका कारणले वित्तीय संस्थालाई असर पर्न सक्ने कुराहरूको आकलन गरी कुशल कार्य नीति तथा व्यवस्थापन, ग्राहक संरक्षण नीति तथा कोषको व्यवस्था गरेको हुनाले आउदा दिनमा पनि तात्त्विक रुपमा नकारात्मक असर पार्न सक्ने घटना वा अवस्था आउन नदिन आवश्यक नीति, नियमको तर्जुमा गरी अधि बढ्ने नीति लिएको छ ।

३. कानूनी कारवाही सम्बन्धि विवरण : समिक्षा अवधिमामा संस्था वा संस्थापक वा संचालकले कसैको विरुद्धमा मुद्दा दायर गरेको छैन ।

४. वित्तीय संस्थाको शेयर कारोबार तथा प्रगती विश्लेषण :

- क) धितोपत्र बजारमा भएको यस वित्तीय संस्थाको शेयरको कारोबारमा हुने उतार चढाव खुल्ला बजारको सिद्धान्त अनुरूप हुने गरेको छ ।  
ख) त्रैमासिक अवधिको शेयरको अधिकतम, न्युनतम, अन्तिम मूल्य, कारोबार भएको दिन र कारोबार संख्या नेपाल स्टक एक्सचेन्ज लि.को वेबसाईटको आधारमा समीक्षा अवधिमामा देहाय अनुसार रहेको छ ।

| अधिकतम मूल्य | न्युनतम मूल्य | अन्तिम मूल्य | कारोबार दिन | कारोबार संख्या |
|--------------|---------------|--------------|-------------|----------------|
| १,७५०        | १,४७२         | १,५३७        | ६४          | २,४९१          |

५. समस्या तथा चुनौती : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को रोकथामको लागि विभिन्न स्थानमा भएको बन्दाबन्दीको कारण पछिल्लो समयमा नियमित वित्तीय कारोबार हुन नसक्दा कर्जा लगानी, असुलीमा परेको असर तथा व्याज दरमा १५ प्रतिशतको सिमाले गर्दा आमदानी र अन्य गतिविधिहरूमा प्रत्यक्ष असर परेको भएता पनि परिस्थिति अनुसार चल्ने गरी कार्यक्रम सञ्चालन गर्ने प्रयास भई रहनेछ । त्यसै गरी कोरोना भाइरस (COVID-19) को असर चाँडै सकिएर जान्छ भन्ने मान्यताका साथ तयार गरिएका छोटो अवधिका योजनालाई कोरोना प्रभावको असर अझै लामो समयसम्म जाने भएका कारण थप समयसम्म लैजानु पर्ने भएको कारणले देशमा रहेको अस्थिर आर्थिक अवस्था, प्राकृतिक प्रकोप, मूल्य बृद्धिलाई वित्तीय संस्थाको प्रमुख समस्या तथा चुनौतिको रुपमा दर्शाएको छ । वित्तीय संस्थामा रहेको जनशक्तिको उचित व्यवस्थापन तथा समयानुकूल व्यवसायिक रणनीति अपनाई प्रदान गर्ने सेवामा प्रभावकारी रुपमा विविधीकरण गर्दै मितव्ययिताका साथ कारोबार गरिनेछ ।

६. संस्थागत सुशासन :

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थागत सुशासन अभिवृद्धिका लागि संस्थाको व्यवस्थापन आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्ने, आन्तरिक लेखापरीक्षण प्रभावकारी बनाउने, कारोबारलाई चुस्त, छिटो छरितो बनाउन विभिन्न समिति र उपसमितिहरू क्युसिल रही कार्य गरी रहेको छ भने कारोबारमा आकर्षित हुने ऐन कानुन तथा नियमनकारी निकायबाट जारी भएका निर्देशनहरू पालना गरिएको छ ।

७. सत्य तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य तथ्य र पूर्ण छन् ।  
लगानीकर्ताहरूलाई सूचित निर्णय लिन